



स्थानीय राजपत्र

शैलुङ गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: ५,

संख्या: २,

१३ असार, २०७८

भाग-१

शैलुङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
काटाकुटी दोलखा
बागमती प्रदेश, नेपाल

“विनियोजन ऐन, २०७८”

शैलुङ गाउँपालिका, दोलखा को आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति : २०७८/०३/१०

प्रस्तावना : शैलुङ गाउँपालिका, दोलखा २०७८/०७९ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम शैलुङ गाउँपालिका, दोलखाको गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “शैलुङ गाउँपालिका, दोलखाको विनियोजन ऐन, ” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७८/०७९ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक वर्ष २०७८/७९ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रू ५७,५६,७२,०००/- (अक्षरूपी रुपैयाँ सन्ताउन्न करोड छपन्न लाख बहत्तर हजार मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३ . विनियोजन : (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७८/०७९ को निमित्त शैलुङ गाउँपालिका, दोलखाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको विशेष परिस्थिति बाहेक १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको

जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची-१

आय व्ययको विवरण			
शीर्षक	आ.व. २०७६/०७७ को यथार्थ	आ.व. २०७७/७८ को संशोधित अनुमान	आ.व. २०७७/७८ को अनुमान
आय	४५,१७,१३,०००.००	५९,५०,६७,०००.००	५७,५६,७२,०००.००
राजस्व	११,७०,९४,०००.००	१६,२१,७८,०००.००	१६,०१,१७,२५६.४८
आन्तरिक श्रोत	३,३०,२५,०००.००	७,५५,७९,०००.००	७,३५,१८,२५६.४८
राजस्व बाँडफाँडबाट प्राप्त रकम	८,४०,६९,०००.००	८,६५,९९,०००.००	८,६५,९९,०००.००
नेपाल सरकार राजस्व बाँडफाँड	६,८१,००,०००.००	६,९०,३३,०००.००	६,९५,२०,०००.००
प्रदेश सरकार बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	१,५९,६९,०००.००	१,७५,६६,०००.००	१,८३,२५,७४३.००
अन्तर सरकारी वित्तीय हस्तान्तरण			
संघीय सरकार			
१३३११ समानिकरण अनुदान	११,५४,००,०० ०.००	११,६३,००,०० ०.००	१२,१२,००,०० ०.००
१३३१२ शसर्त अनुदान चालु	१६,१०,८२,०० ०.००	२३,०७,१०,०० ०.००	२०,६०,००,०० ०.००
१३३१४ विशेष अनुदान चालु	१,७५,००,०००. ००	३,६०,००,०००. ००	३,०५,००,०००. ००
१३३१६ समपुरक अनुदान चालु	४०,००,०००.० ०	०.००	०.००
जम्मा	२९,७९,८२,०० ०.००	३८,३०,१०,०० ०.००	३५,७७,००,०० ०.००
प्रदेश सरकार			
१३३११ समानिकरण अनुदान	९९,३५,०००.० ०	९९,७९,०००.० ०	१,०३,०१,०००. ००
१३३१२ शसर्त अनुदान चालु	१,२८,९४,०००.००	२,९२,९९,०००.००	२,२१,०७,०००.००
१३३१६ समपुरक अनुदान चालु	१,३८,०८,०००.००	१,००,००,०००.००	२,००,००,०००.००
१३३१४ विशेष अनुदान	०.००	०.००	४२,००,०००.००
जम्मा	३,६६,३७,०००.००	४,९२,७८,०००.००	५,६६,०८,०००.००
व्यय			

चालु	२३,७६,४९,०००.००	३३,४८,७३,०००.००	२७,५०,७२,०००.००
पूँजीगत	२५,१४,००,०००.००	२८,०९,८१,०००.००	३०,०६,००,०००.००
जम्मा	४८,९०,४९,०००.००	६१,५८,५४,०००.००	५७,५६,७२,०००.००

प्रमाणीकरण मिति २०७८ असार ११ गते

आज्ञालै,

सन्तोष दाहाल

नि. प्रमुख प्रशासकीय अधिकृत